

Indicators (सूचकहरू)			लक्ष्य	कायम रहेको अंक	आधार अंक	नतिजा यसको	नतिजा गतको
PROTECTION		Bad Loan (Above 1 Year)	१००%	२११३९४५.६९	२११३९४५.६९	१००.००	१००.००
		Sub Standard Loan (91 to 180 Days)	२५%	६३२९६.८९	२५३१८७.५७	२५.००	३५.००
		Doubtful Loan (181 to 365 Days)	५०%	०.००	०.००	५०.००	३५.००
		Good Loan	१%	२०८०६९७.४२	२०८०६९७३५.४४	१.००	१.००
	P6	Solvency(Net Value of Asset/Total Assets) कुल शेयर र बचतको अनुपातमा सम्पत्तिको खुद मूल्य(तिर्न सक्ने सक्षमता)	Min 110%	३०२०७१११३.२९	२६७१७२४५०.२९	११३.०६	११३.२१
EFFECTIVE FINANCIAL STRUCTURE	E1	Net Loans/Total Assets कुल सम्पत्तिको अनुपातमा शुद्ध ऋण	७०-८०%	२०६१७८९२८.७६	३१६०००६६९.४४	६५.२५	६७.२०
	E5	Savings Deposits / Total Assets कुल सम्पत्तिको अनुपातमा वचत	७०-८०%	२३५४८२३५०.२९	३१६०००६६९.४४	७४.५२	७२.६४
	E6	External Credit / Total Assets कुल सम्पत्तिको अनुपातमा बाह्य ऋण	Max ५%	०.००	०.००	०.००	०.००
	E7	Member Share Capital / Total Assets कुल सम्पत्तिको अनुपातमा शेयर	Max २०%	३१६९०१००.००	३१६०००६६९.४४	१०.०३	९.८१
	E9	Net Institutional Capital/ Total Assets कुल सम्पत्तिको अनुपातमा शुद्ध संस्थागत पूँजी	Min १०%	३४८९८६६३.००	३१६०००६६९.४४	११.०४	१०.८९
ASSET QUALITY	A1	Total Loan Delinquency / Gross Loans कुल ऋणको अनुपातमा भाखा नाघेको ऋण	<५%	२३६७१३३.२६	२१०४३६८६८.७०	१.१२	१.८४
	A2	Non-Earning Assets / Total Assets कुल सम्पत्तिको अनुपातमा नकमाउने सम्पत्तिको	<५%	४७५०८३७.३८	३१६०००६६९.४४	१.५०	१.८२
	A3	Net Zero Cost Funds / Non-Earning Assets शुद्ध लागतरहित कोषमा आय आर्जन नगर्ने सम्पत्ति	Min २००%	३४८९८६६३.००	४७५०८३७.३८	७३४.५८	५९९.८४
RATES OF RETURN & PROFITABILITY	R7	Share Dividend in Average Shares कुल शेयरमा शेयर लाभांश	जारीदर भन्दा बढी >= R	१४५२१११.०७	३१६९०१००.००	४.५८	१०.०६
	R9	Total Operating Expenses / Avg. Total Assets औषत कुल सम्पत्तिको अनुपातमा सञ्चालन खर्च	<=५%	१०१४८६२३.०९	४६३६४९६७५.३८	२.१९	३.१७
	R12	Net Income / Avg. Total Assets औषत कुल सम्पत्तिको अनुपातमा खुद आम्दानी	Min १ %	४१५२२०९.८१	४६३६४९६७५.३८	०.९०	२.१४
LIQUIDITY	L1	Liquidity in Total Saving Ratio जम्मा वचतको अनुपातमा तरलता	Min 15%	७३९९८४८२.३३	२३५४८२३५०.२९	३१.४२	२७.६७
	L3	Non-Earning Liquid Assets / Total Assets जम्मा सम्पत्तिको अनुपातमा नकमाउने तरल सम्पत्ति	<1%	१२९५४५.००	३१६०००६६९.४४	०.०४	०.०१
SIGNS OF GROWTH	S1	Growth in total loan ऋण लगानीमा बृद्धिदर	मुद्रा स्थिती भन्दा बढी	५१५१८६८.७७	२०५२८४९९९.९३	२.५१	२.०४
	S5	Growth in Total Saving जम्मा बचत बृद्धिदर	मुद्रा स्थिती भन्दा बढी	१७६५६३९३.६३	२१७८२५९५६.६६	८.११	१२.१६
	S9	Growth in Net Institutional Capital खुद संस्थागत बृद्धिदर	मुद्रा स्थिती भन्दा बढी	२१९६४९१.३८	३२७०२१७१.६३	६.७२	१०.९३
	S10	Growth in Membership वार्षिक सदस्यता बृद्धि दर	Minimum 15%	११९.००	२३८२.००	५.००	५.०७
	S11	Growth in Total Assets कुल सम्पत्तिमा बृद्धिदर	>Inflation + 10%	२०७०२६५७.५६	२९४२९८०११.८८	७.०१	१०.९१

	011	जम्मा सम्पत्तिमा वार्षिक वृद्धि दर	Assumption + 10%	1555 1525 153	1525 1525 1525	1525	1525
--	-----	------------------------------------	------------------	---------------	----------------	------	------